



अनुसूची-५
(दफा १२ को उपदफा ५ सँग सम्बन्धित)



प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना !

(मिति २०८२/०१/०५ गतेको वेबसाइटमा प्रकाशित)

यस कोषको नाममा कुमारी बैंक लिमिटेडमा रहेको साधारण तर्फको रकम **USD 10,00,000.00** (अमेरिकी डलर: दश लाख) मात्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा नविकरण तथा लगानी गर्न इच्छुक भएकोले उक्त बैंक तथा वित्तिय संस्थाहरुबाट आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधी उल्लेख गरी मिति २०८२/०१/११ गते कार्यालय समयभित्र सिलवन्दी प्रस्ताव बुझाउन आवाहन गरिएको छ । विस्तृत विवरण नेपाल प्रहरीको Website; www.nepalpolice.gov.np मा उपलब्ध रहेको व्यहोरा अनुरोध छ ।

कल्याण महाशाखा

नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौं ।



(Handwritten signature)

मिति..... :

श्रीमान् महाशाखा प्रमुखज्यू,
नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा,
नक्साल, काठमाडौं ।

मुहृती निक्षेपमा लगानी सम्बन्धी शिलवन्दी ।

महोदय,

नेपाल प्रहरी कल्याण कोषको मिति को प्रस्ताव आह्वान बमोजिम बैंकले त्यस कोषको लगानी नीति अनुसार देहाय बमोजिमको शर्तमा रु. (अक्षरेपी) निक्षेप स्वीकार गर्न इच्छुक भएकोले यो दरभाउपत्र पेश गरेका छौं ।

१) शर्तहरू:

क) प्रस्तावित व्याजदर:

ख) व्याज भुक्तानी गर्ने अवधि:

२) यस बैंकको वित्तीय विवरण देहाय बमोजिम रहेको व्यहोरा अनुरोध छ ।

क्र.सं.	वित्तीय विवरण	गत आर्थिक वर्ष २०.../.../... को वित्तीय विवरण	गत मसान्तको वित्तीय विवरण
१.	कल्याण कोषमा रहेको निक्षेप/कुल निक्षेप अनुपात (प्रतिशतमा)		
२.	संस्थागत निक्षेप/ कुल निक्षेप अनुपात (प्रतिशतमा)		
३.	निष्कृत कर्जा (प्रतिशतमा)		
४.	खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको प्रतिशत		
५.	कर्जा/स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात (प्रतिशतमा)		
६.	जगेडा कोष र चुक्ता पूँजी रु.		
७.	खुद सञ्चालन मुनाफा रु.		
८.	प्रति शेयर नेटवर्थ रु.		
९.	कोषको नाममा रहेको हालसम्मको निक्षेप रकम रु.		
१०.	प्राथमिक पूँजी अनुपात		
११.	पूँजी कोष अनुपात		

नोट: सम्पूर्ण विवरण नभएको कोटेशन बोलकबोल प्रक्रियामा समावेश गरिने छैन ।

बैंकको आधिकारिक पदाधिकारीको

दस्तखत..... :

नाम..... :

पद..... :

सम्पर्क मोबाइल नं.

बैंकको नाम:-

बैंकको ठेगाना:-

बैंकको छाप:-

इमेल ठेगाना